

अनुसूचि-२
(मिति २०८२/०७/१९ को बैठक
नं. ३७५ संग सम्बन्धित)

हिमालय सहकारी संस्था लिमिटेड
देवकोटा सडक, पुराना बानेश्वर, काठमाण्डौ ।

दर्ता नं. २३१/०५३

को

श्वेतपत्र

जारी मिति : २०८२/०७/१४



संस्थाको नाम : हिमालय सहकारी संस्था लि.

ठेगाना : देवकोटा सडक, वडा नं. १०, पुरानो बानेश्वर, काठमाण्डौ ।

प्रकृति : बचत तथा ऋण कारोबार

कार्यक्षेत्र : काठमाण्डौ जिल्ला

पान नं. : ५०००७४३२३

सम्पर्क नं. : ४५८७७२६, ४५६०८३९, ४५६०१०६

संस्थाको उद्देश्य : सहकारी भावना अनुरूप संयुक्त प्रयासको माध्यमबाट सदस्यहरूलाई काम गर्न प्रोत्साहन दिने तथा देशमा छरिएर रहेको पूँजीलाई एकिकृत गर्ने, निक्षेप स्वीकृत गर्ने र अन्य वित्तीय उपकरणको माध्यमद्वारा बचत परिचालन गरी पूँजी संकलन गर्ने र यसरी प्राप्त भएको पूँजीलाई देशको आर्थिक विकासमा सघाउ पुऱ्याउने क्षेत्रमा लगानी गरी सर्वसाधारण जनताको आर्थिक हित सहकारी सिद्धान्तबाट कायम राख्न र आर्थिक स्तरमा अभिवृद्धि एवं सुदृढ पाउँदै लैजान बैकिङ कारोबार गर्नु यस संस्थाको प्रमुख उद्देश्य रहेको छ । संस्थाको अन्य उद्देश्य निम्न बमोजिम रहेको छ;

- (क) सदस्यहरूमा स्वावलम्बनको ज्ञान, पारस्परिक सहयोग र मितव्ययिताको भावना सिर्जना गर्ने र बचत गर्ने बानीको अभिवृद्धि गर्ने ।
- (ख) सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उठाउने ।
- (ग) सदस्यहरू तथा सर्वसाधारणलाई बैकिङ तथा वित्तीय कारोबारको बानी बसाल्ने ।
- (घ) सहकारी सिद्धान्त र भावना अनुरूप सामुहिक व्यवसाय संचालन गर्ने ।

प्रतिमा
आ.ल.व.
आ.ल.व.

बि.स.स.
म.स.स.
आ.ल.व.

आ.ल.व.

आ.ल.व.

आ.ल.व.

आ.ल.व.



संचालक समितिका सदस्यहरूको विवरण

निर्वाचित मिति: २०८२।०६।०४

सि.नं.	नाम	बुबाको नाम	बाजेको नाम	ना.प्र.नं., जारी जिल्ला र मिति	ठेगाना	शेयर रकम	बचत रकम	ऋण रकम र ऋण लगानी गरेको मिति	सम्पर्क नं.
१	श्री दयानाथ शर्मा	रघुनाथ शर्मा	कुलनाथ शर्मा	२७।०६।०/३१२९५ काठमाण्डौ, २०६५।०९।०४	चावहिल-७	५,८००।-	८,६८,१८४।-	-	९८४१३७८६३५
२	श्री विनीता शर्मा ज्वाली	निर्मल प्रसाद उपाध्याय	देवी प्रसाद उपाध्याय	५८५५, काठमाण्डौ, २०४७।१०।०६	का.म.न.पा. १०	५७,७५००।-	१६,३७,९४९।-	-	९८५१०३८१५७
३	श्री सुदीप कुमार पौडेल	रामेश्वर शर्मा पौडेल	विश्व नाथ उपाध्याय	५०७३/५४२४०१ ०७, धनुषा, २०३४।०१।३०	का.म.न.पा.५ मालिगाउँ	५,८००।-	-	-	९८६०८३४८११
४	श्री सुषमा उपाध्याय	युवराज उपाध्याय	होम नारायण उपाध्याय	१३१९-१३३०, काठमाण्डौ, २०३८।०४।२८	का.म.न.पा.३१ कल्की पुष्प मार्ग	७७,५००।-	९,६६,२२७।-	-	९८४१३४३३७१
५	श्री अनिल बास्कोटा	बलराम बास्कोटा	दुर्गा प्रसाद बास्कोटा	८९७६, काठमाण्डौ, २०४१।०२।२८	का.म.न.पा.१० बानेश्वर	३,०५,४००।-	१,७७,४३८।-	-	९८५१२४१८३८
६	श्री दिव्यांशु धिमिरे	दीपक राज धिमिरे	ज्ञान प्रसाद धिमिरे	२७-०१-७३- ०८३३६, काठमाण्डौ २०७३।०५।२३	का.म.न.पा.१३	५०००।-	१,४६९।-	-	९८५१०६९०९०
७	श्री उमिदा भट्टराई (बास्कोटा)	डा. मोहन देव भट्टराई	बलदेव भट्टराई	६५४०, काठमाण्डौ २०५३।०९।२२	का.म.न.पा.१०, पुरानो बानेश्वर	१,२५,८००।-	३६,८४३।-	-	९८४१४६०२१२

लेखा सुपरीवेक्षण समितिका सदस्यहरूको विवरण

निर्वाचित मिति: २०८२।०६।०४

सि.नं.	नाम	बुबाको नाम	बाजेको नाम	ना.प्र.नं., जारी जिल्ला र मिति	ठेगाना	शेयर रकम	बचत रकम	ऋण रकम र ऋण लगानी गरेको मिति	सम्पर्क नं.
१	प्रतिमा बास्कोटा ज्वाली	ध्रुव प्रसाद बास्कोटा	दुर्गा प्रसाद बास्कोटा	९३२८, काठमाण्डौ २०४४।१०।२६	का.म.न.पा.३३	२,०५,०००।-	६,२०,४४९।-	-	९८६०७५२५०२
२	किशोर कुमार भट्टराई	रामेश्वर प्रसाद भट्टराई	शिव प्रसाद भट्टराई	११९-०५ काठमाण्डौ २०५०।०५।१८	का.म.न.पा. १०	५,२००।-	३,४३०।-	-	९८४३६२६४७५

प्रतिमा
बास्कोटा
ज्वाली
किशोर
कुमार
भट्टराई
रामेश्वर
प्रसाद
भट्टराई
शिव प्रसाद
भट्टराई

[illegible]



१४	जम्मा सम्पत्ति	९१३२९६
१५	नकमाउने सम्पत्ति	७५९३६
१६	बाह्य ऋण	-
१७	तरलता रकम अंकमा	११९६००
१८	पछिल्लो साधारणसभाको जम्मा उपस्थिति	९८०
१९	गत आ.व.मा विशेष साधारणसभा भएको भए जम्मा उपस्थिति	-
२०	विस्तारित मञ्चको संख्या र गत आ.व.को जम्मा उपस्थिति	गत आ.व. को जम्मा उपस्थिति ९७२

स्थिर सम्पत्तिको विवरण (घर, जग्गा, गाडी, मेशिनरी, फर्निचर आदिको विवरण छुट्टाछुट्टै राख्ने)

घर - ८९८३४९२।-

जग्गा - ८२८७०००।-

सवारीसाधन - ५९९६६५।-

कार्यालय सामानतथा उपकरण - ४९४४३४।-

फर्निचर - ३३२४९।-

कम्प्युटर - ९९००३।-

संस्थागत लगानीको विवरण (लगानीका क्षेत्र/परियोजना छुट्ट्याई विवरण राख्ने)

मुद्दती लगानी - ११,५०,००,०००।-(विभिन्न बैंक एवं वित्तीय संस्था)

शेयर लगानी - ४४,४६,६००।-(राष्ट्रिय सहकारी बैंक, बास्कुन, राष्ट्रिय सहकारी संघ, क्यापिटल मार्चेन्ट बैकिङ एण्ड फाइनेन्स)

संस्थाको भावी योजना (मासिक कार्ययोजना सहितको व्यवसायिक योजना - Business Plan स्पष्ट खुलाई राख्ने)

संस्थाको स्थायित्व दिगो राख्न महत्वपूर्ण भूमिका खेल्ने शेयर पूंजी रकमलाई नियन्त्रित ढंगले केही वृद्धि गर्न कर्जा कारोवार गर्न खोज्ने सदस्यहरुको हकमा ५० कित्ता र निक्षेप कारोवार गर्न खोज्ने सदस्यहरुको हकमा अधिकतम २०० कित्ता नबढाई शेयर खरीद वा थप गर्न सक्ने व्यवस्था गरिएको; संस्थाले निक्षेपकर्ताहरुलाई निक्षेपमा प्रदान गरिरहेको व्याजदर वृद्धि हुन नसक्दा संस्थामा नयाँ निक्षेप खासै वृद्धि

Handwritten signatures and stamps at the bottom of the page, including the name 'प्रतिभा' and various official marks.



हुन नसक्ने अनुमान गरिएकोले आ.व.२०८१०८३ मा तपसिल बमोजिम थप २ करोड २२ लाख वृद्धि गरी रु.६२ करोड निक्षेप पुर्‍याइने लक्ष्य लिइएको ।

तपसिल

क्र.सं.	शीर्षक	श्रावण-असोज	कार्तिक-पौष	माघ-चैत्र	वैशाख-असार
१.	विशेष बचत	५०,०००।-	५०,०००।-	५०,०००।-	५०,०००।-
२.	बचत	१५,००,०००।-	१५,००,०००।-	१५,००,०००।-	१५,००,०००।-
३.	हिमालय बचत	२,००,०००।-	२,००,०००।-	२,००,०००।-	२,००,०००।-
४.	बाल बचत	१,००,०००।-	१,००,०००।-	१,००,०००।-	१,००,०००।-
५.	कमिक बचत	२,००,०००।-	२,००,०००।-	२,००,०००।-	२,००,०००।-
६.	मुद्दती बचत	२०,००,०००।-	२०,००,०००।-	२०,००,०००।-	२०,००,०००।-
७.	विशेष आबधिक बचत	१५,००,०००।-	१५,००,०००।-	१५,००,०००।-	१५,००,०००।-
	जम्मा	५५,५०,०००।-	५५,५०,०००।-	५५,५०,०००।-	५५,५०,०००।-

कोभिड १९ को महामारीपछि देशको अर्थतन्त्र कमशः पुनरुत्थान हुँदै गएको र व्याजदर निरन्तर घट्दै गइरहेको परिप्रेक्ष्यमा लगानीकर्ताको लागि राम्रो अवसर हुन सक्ने भएको हुँदा आ.व. २०८१०८३ मा आर्थिक गतिविधि वृद्धि हुन सक्ने र संस्थासँग हाल रहेको तरलता पनि परिचालन हुन सक्ने विश्वासका साथ आर्थिक वर्ष २०८१०८३ मा तपसिल बमोजिम विभिन्न शीर्षकहरूमा गरी जम्मा रु.२८ करोड लगानी गर्ने तथा भाखा नाघ्ने र ननाघेको समेत गरी आ.व.२०८१०८३ मा तपसिल बमोजिम रु.२२ करोड कर्जा असुली गर्ने लक्ष्य लिइएको छ ।

तपसिल

क्र.सं.	शीर्षक	प्रथम त्रैमासिक		दोस्रो त्रैमासिक		तेस्रो त्रैमासिक		चौथो त्रैमासिक	
		लगानी	असुली	लगानी	असुली	लगानी	असुली	लगानी	असुली
१.	कृषि उत्पादन तथा कृषि व्यवसाय	१००००००	०	१००००००	५०००००	३००००००	२००००००	१००००००	९०००००
२.	घरेलु उद्योग कर्जा	५००००००	०	५००००००	१००००००	५००००००	४५०००००	५००००००	५००००००
३.	शैक्षिक कर्जा	१०००००००	०	१०००००००	३००००००	१०००००००	५००००००	१०००००००	५००००००
४.	व्यवसाय चालु पूँजी कर्जा	२८०००००००	२२०००००००	१५०००००००	१२५००००००	१००००००००	९०००००००	१८०००००००	१७५००००००
५.	जग्गा विकास कर्जा	५०००००००	०	५०००००००	६०००००००	५००००००००	४५०००००००	५००००००००	४००००००००
६.	वैदेशिक रोजगार कर्जा	५००००००	०	५००००००	१००००००	५००००००	५००००००	५००००००	५००००००
७.	व्यवसायिक (व्यापार) कर्जा	२५००००००	०	२५००००००	२०००००००	२५००००००	१५००००००	२५००००००	२०००००००
८.	घर निर्माण र मर्मत कर्जा	३०००००००	१९७५०००	३०००००००	२५००००००	५०००००००	२०५०००००	३०००००००	३०००००००

Handwritten signatures and stamps at the bottom of the page, including the name 'प्रतिमा' (Pratima) and various official marks.



	व्यक्तिगत कर्जा	१८५०००००	१६००००००	१०००००००	९००००००	१७००००००	१६५०००००	१४००००००	१४५०००००
१०.	हायरपचेज	३००००००	१५०००००	३००००००	२५०००००	३००००००	२५०००००	३००००००	२५०००००
११.	सेवा, सामाजिक तथा अन्य कर्जा	५००००००	५००००००	४००००००	३५०००००	८५०००००	५५०००००	६००००००	५६०००००
१२.	घर तथा जग्गा खरीद तथा घर निर्माण	३००००००	०	३००००००	२८२५०००	३००००००	२५०००००	३००००००	२५०००००
१३.	विविध कर्जा	२००००००	०	२००००००	१५०००००	२००००००	१५०००००	२००००००	१००००००
१४.	विशेष राहत कर्जा	१५००००००	५००००००	१०००००००	७२०००००	८००००००	६५०००००	१०००००००	७५०००००
	जम्मा	८१००००००	५१४७५०००	६०५०००००	५०५२५०००	६९००००००	५५५०००००	६९५०००००	६२५०००००

आ.व. २०८१/०८३ को अन्त्यमा रु.६ करोड वृद्धि गरी लगानीमा बाँकी कर्जा ५७ करोड ७८ लाख २३ हजार पुऱ्याइने संस्थाको लक्ष्य रहेको छ भने रु.१४ करोडसम्म मुद्दती खातामा लगानी बाँकी राख्ने अनुमान गरिएको छ । तरलताको बाँकी रकम व्याजदर र निक्षेपको हुने सुरक्षालाई विचार गर्दै कल डिपोजिटमा जम्मा गरिने संस्थाको योजना रहेको छ ।

संक्षिप्त टिप्पणी तथा प्रतिवद्धता (संस्थाको वर्तमान समस्या/चुनौति तथा भविष्यमा आउन सक्ने सम्भावित चुनौतिको आँकलन सहित सोको व्यवस्थापनको लागि पूर्व तयारी अपनाईने रणनीति सहितको मार्गचित्र र संस्थाका सदस्यहरूलाई विश्वास दिलाउन सक्ने खालको संस्थागत सुशासन र कानून एवं मूल्य, मान्यता, सिद्धान्त प्रतिपालनाको प्रतिवद्धता)

बचत तथा ऋण कारोवार गर्ने सहकारी संस्थाहरूका लागि धेरै सीमाहरू लगाइदै आएको परिप्रेक्ष्यमा संस्थाले आइपरेका हरेक चुनौतिलाई अवसरमा बदल्ने प्रयत्न चालु आर्थिक वर्षमा समेत जारी राखेको छ । चालु आर्थिक वर्ष देशमा उपभोगको वृद्धिदर घट्नु र लगानीमा हास आउनाले समग्र माग कमजोर बन्न पुगेको छ । कर्जा वृद्धि कम हुनु, घरजग्गाको कारोवारमा हास आउनु, सरकारी वित्तीय प्रणालीमा लाखौं मानिसको बचत फस्नु, सरकारले गर्नुपर्ने कतिपय भुक्तानीहरू समयमा नगर्नु, व्यापारी उधारो असुलीमा समस्या आउनु त्यसमाथि जेन्जी आन्दोलन पछि आर्थिक गतिविधि थप सुस्त भएकोले उपभोग र लगानीमा कमि आउँदा व्याजदर कम भएतापनि बैंक/वित्तीय संस्थाको कर्जा लगानी वृद्धि हुन नसकी संस्थाको समेत निक्षेप वृद्धिको अनुपातमा कर्जा लगानी वृद्धि हुन नसक्दा; देशको आर्थिक क्षेत्र संकुचित भएका कारण संस्थाका कतिपय ऋणी सदस्यहरूबाट समेत संस्थाको कर्जा भुक्तानी गर्ने वा नविकरण गर्ने कार्य तोकिएको समयमा नै गर्न असमर्थ हुँदा संस्थाको profitability मा पक्कै असर परेको छ तथापि चालु आ.व. मा समेत संस्थाले आफ्ना सदस्यहरूलाई केही न केही लाभान्वित वितरण गर्न प्रयत्नरत नै रहेको छ । संस्थाको स्थायित्वलाई पहिलो प्राथमिकतामा राख्दै र यथाशक्य संस्थाका सदस्यहरूलाई संस्थाको उद्देश्य अनुरूप सेवा दिन संस्था प्रतिवद्धता व्यक्त गर्दछ ।